



आ.व. २०७३/०७४ को दोस्रो त्रैमासिक सम्मको वित्तीय परिणाम

वासलात				
		लेखा परिक्षण नभएको	लेखा परिक्षण नभएको	लेखा परिक्षण नभएको
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्य सम्ममा	अघिल्लो त्रैमासिकको अन्त्य सम्ममा	अघिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१	श्रोत (१.१ देखि १.५ सम्म)	३७,९६९,५२९,९४९	३६,२३१,००५,५००	२९,४४८,९६९,४४८
१.१	चुक्ता पूँजी	२,१६७,५००,०००	२,१६७,५००,०००	१,७३४,०००,०००
१.२	जगेडा तथा कोष	४०६,९९९,१७३	३१०,१५५,४२६	२६५,४९४,८६१
१.३	जीवन बीमा कोष	३५,१७०,०७५,५०२	३३,५२८,३९४,८००	२७,३५८,७३९,७४१
१.४	महाविपत्ती कोष जगेडा	२२४,९५५,२७४	२२४,९५५,२७४	९०,७३४,८४६
१.५	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	-	-	-
२	उपयोग (२.१ देखि २.६ सम्म)	३७,९६९,५२९,९४९	३६,२३१,००५,५००	२९,४४८,९६९,४४८
२.१	स्थिर सम्पत्ति (खुद)	३१९,५३८,१२०	३१४,७८०,६६८	३२७,६३१,६२२
२.२	दिर्घकालिन लगानी तथा कर्जा	१८,२७४,७१६,७५२	११,६५९,९४८,७०६	१५,४०६,१३६,७८९
२.३	बीमालेखको धितोमा कर्जा	४,८२५,०४९,४४१	४,३४०,४०९,४०६	२,८३६,१७४,४६४
२.४	खुद चालु सम्पत्ति (३-४)	१४,५४१,२७३,५४८	१९,९०६,९१४,६३२	१०,८६६,८४८,५९१
२.५	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्च	८,९५२,०८७	८,९५२,०८७	१२,१७७,९८२
२.६	नाफा नोक्सान हिसाबबाट सारेको नोक्सान	-	-	-
खुद चालु सम्पत्तिको विवरण				
३	चालु सम्पत्ति कर्जा तथा पेशकीहरु (३.१ देखि ३.३ सम्म)	१७,१७५,०४२,९९३	२१,८२२,५६२,९९१	१२,०२८,९३८,४८६
३.१	नगद तथा बैंक मौज्जात	१६,६६६,४६५	४६,६१६,२०९	७९,७६६,१६४
३.२	अल्पकालिन लगानी तथा कर्जा	१४,७२९,७८९,६०८	१९,४२८,७९४,२१८	९,९१९,०८१,६६८
३.३	अन्य सम्पत्ति	२,४२८,५८६,९२०	२,३४७,१५२,५६४	२,०३०,०९०,६५३
४	चालु दायित्व तथा व्यवस्थाहरु (४.१ देखि ४.४ सम्म)	२,६३३,७६९,४४५	१,९१५,६४८,३५८	१,१६२,०८९,८९५
४.१	चालु दायित्व	१,७०२,६५८,६५६	१,०२४,४४१,२६४	३८७,०८२,६२६
४.२	असमाप्त जोखिम बापत व्यवस्था	२४७,४८३,७०८	३०७,४८३,७०८	३१७,७८९,१८२
४.३	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	३७९,१७१,४१०	३४८,४३४,१४६	२२८,२२९,१५४
४.४	अन्य व्यवस्था	३०४,४५५,६७०	२३५,२८९,२४१	२२८,९८८,९३३
नाफा-नोक्सान हिसाब				
१	आम्दानी (१.१ देखि १.५ सम्म)	२९३,२४३,६१२	१०४,१६९,५६९	२३७,८४७,५१९
१.१	आय व्यय हिसाबबाट सारेको	२२१,६४२,५८५	६६,८३३,९९६	१६१,४९९,८३१
१.२	जीवन बीमा कोषबाट सारेको*	-	-	-
१.३	लगानी कर्जा तथा अन्यबाट आय	७१,६०१,०२७	३७,३३५,५७४	७६,३४७,६८८
१.४	व्यवस्था फिर्ता	-	-	-
१.५	अन्य आम्दानी	-	-	-
२	व्यवस्था तथा खर्चहरु (२.१ देखि २.८)	१४०,१५३,६४१	४७,९२३,३४५	९३,८७९,५१७
२.१	व्यवस्थापन खर्च	३३,२१३,१०१	१३,२२१,५६०	२८,९१५,७६४
२.२	अपलेखन खर्च	-	-	-
२.३	अन्य खर्च	-	-	-
२.४	नोक्सानीको लागि व्यवस्था	८३,७९२,६०६	२४,०७२,८४४	४३,२३१,९७९
२.५	कर्मचारी आवास व्यवस्था	-	-	-
२.६	कर्मचारी बोनस व्यवस्था	१६,०२१,६२८	६,७०९,२७१	१५,०६१,५६१
२.७	आयकर	७,१२६,३०६	३,९१९,६७१	६,६७०,२१३
२.८	जीवन बीमा कोषमा सारेको	-	-	-
खुद नाफा/नोक्सान (१-२)		१५३,०८९,९७१	५६,२४६,२२४	१४३,९६८,००२

* कम्पनीको बीमाक्षीय मूल्याङ्कन पश्चात प्राप्त हुने मुनाफा समावेश गरिएको छैन ।

एकिकृत आय-व्यय हिसाब				
१	आय (१.१ देखि १.७ सम्म)	६,६९०,६७१,७८६	३,८८८,७४६,९७७	५,७१८,८२४,६९२
१.१	बीमाशुल्क (खुद)	४,८५९,९९४,५४८	२,६६०,८५९,४८६	४,०७३,२५१,१११
१.२	पुनर्बीमा कमिशन आय	५,२००,०००	२,०००,०००	-
१.३	लगानी, कर्जा तथा अन्यबाट आय	९३०,३४७,९९०	४६८,३०३,१३६	९०९,१६६,११०
१.४	बीमालेखको धितोमा कर्जाबाट आय	२२४,५९९,११३	१०७,६८६,१८६	१३४,६०८,४४२
१.५	अन्य प्रत्यक्ष आय	४०,३७३,९२५	२०,४४१,९५९	३१,०१०,७२२
१.६	यस वर्षको शुरूको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	३२१,९७२,५०२	३२१,९७२,५०२	१७३,५५१,८३०
१.७	यस वर्षको शुरूको असमाप्त जोखिम बापत व्यवस्था	३०७,४८३,७०८	३०७,४८३,७०८	३९७,२३६,४७७
२	व्यय (२.१ देखि २.१० सम्म)	२,७०४,१६१,५८८	१,६९८,७२६,०७२	१,९५२,९०८,५५३
२.१	दावी भुक्तानी (खुद)	१,१८६,३०५,१७९	५८६,१५४,६०८	५५४,२७९,९५३
२.२	अभिकर्ता कमिशन	४२३,९९१,०९४	२५३,०९९,१०९	४५८,६८४,१९३
२.३	स्वास्थ्य परिक्षण शुल्क	१,३९९,४४०	९४७,००८	१,६९५,३६३
२.४	पुनर्बीमा कमिशन खर्च	-	-	-
२.५	सेवा शुल्क (खुद)	४८,५९९,९४५	२६,६०८,५९५	४०,७३२,५११
२.६	अन्य प्रत्यक्ष खर्च	३४९,४४६	२२५,५६६	-
२.७	व्यवस्थापन खर्च	२९८,९१७,९०६	११८,९९४,०३६	२६०,२४१,८७६
२.८	आयकर	११७,९४३,४६०	५६,७७९,२९७	९१,२५६,३२१
२.९	यस अवधिको अन्त्यको भुक्तानी हुन बाँकी दावी बापत	३७९,१७१,४१०	३४८,४३४,१४६	२२८,२२९,१५४
२.१०	यस अवधिको अन्त्यको असमाप्त जोखिम बापत व्यवस्था	२४७,४८३,७०८	३०७,४८३,७०८	३१७,७८९,१८२
३	वचत (१-२)	३,९८६,५१०,१९८	२,१९०,०२०,९०५	३,७६५,९१६,१३९
३.१	जीवन बीमा कोषमा सारेको	३,७६४,८६७,६१२	२,१२३,१८६,९१०	३,६०४,४१६,३०९
३.२	नाफा नोक्सान हिसाबमा सारेको	२२१,६४२,५८५	६६,८३३,९९६	१६१,४९९,८३१
अन्य विवरण				
१.	कुल बीमाशुल्क आर्जन रकम (रु.हजारमा) (हाल सम्म)	४५,१०५,८३५	४२,८६०,८८४	३४,०३३,०७५
	कुल बीमाशुल्क आर्जन रकम (रु.हजारमा) (यस आ.व.)	४,९४८,७४८	२,७०३,७९७	४,१३२,१७७
२.	कुल कायम रहेको बीमालेखको संख्या	१,००९,८१०	१,०२०,०७७	१,०२१,३२४
३.	घोषित मुनाफा (बोनस) को दर (७२-७३ सम्मको)	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म
४.	अन्तरिम मुनाफा (बोनस) को दर (७३-७४ देखि हाल सम्म)	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म
५.	कुल दावी भुक्तानी रकम (रु.हजारमा)	१,२४३,५०४	६०९,४५३	५५४,२८०
६.	कुल दावी भुक्तानी संख्यामा	११,५७६	६,१७५	८,७९८
७.	भुक्तानी हुन बाँकी दावी रकम (रु.हजारमा)	३७९,१७१	३४८,४३४	२२८,२२९

टिप्पण्यः

१) कम्पनीको माथी उल्लेखित असमाप्त जोखिम बापतको व्यवस्था बीमाक्षीय मूल्याङ्कन पश्चात् परिवर्तन हुन सक्ने छ ।

२) वित्तीय विवरणमा उल्लेख गरिएका विवरणहरु लेखा परिक्षण तथा नियमक निकायको निर्देशन पश्चात् हेरफेर हुन सक्ने छ ।

आ.व. २०७३/०७४ को दोस्रो त्रैमासिक प्रतिवेदन

१) वित्तीय विवरणः (धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०६५ को नियम २२ को उपनियम २ को प्रयोजनका लागि)

क) दोस्रो त्रैमासिक अवधिको वासलात, आयव्यय हिसाब तथा नाफा नोक्सान हिसाब सम्बन्धी मिति २०७३/१०/२८ गतेको कारोबार दैनिक पत्रिकामा प्रकाशित गरिएको छ ।

ख) प्रमुख वित्तीय अनुपातहरु :

*प्रति शेयर आम्दानी : १४.१३	प्रति शेयर नेटवर्थ : १२९.१६	पि.ई. अनुपात : २०१.०५	प्रति शेयर कुल सम्पत्तिको मूल्य : १,८७२.८६	औसत प्रतिफल दर : ७.०६
-----------------------------	-----------------------------	-----------------------	--	-----------------------


*उपरोक्त वित्तीय अनुपातहरुमा बीमाक्षीय मूल्याङ्कन पश्चात प्राप्त हुने मुनाफा गणना गरिएको छैन ।

अध्यकार गरेको समयानुकूल बजार प्रवर्द्धन रणनीति तथा बढ्दो जनचेतनाका कारण व्यवसाय वृद्धिमा सकारात्मक योगदान मिलेको छ । गत वर्ष सोहि अवधिमा रु. १४.४० करोड मुनाफा आर्जन गर्न सफल भएको छ । यो उक्त मुनाफाको दाँजोमा यस समिक्षा वर्षको मुनाफामा ६.३२ प्रतिशतले वृद्धि भएको छ । सो वित्तीय विवरणमा आय व्यय हिसाबबाट रु. ३७६.४९ करोड जीवन बीमाकोषमा सारी कुल जीवन बीमाकोष रु. ३,५१७.०१ करोड भएको छ ।

२) व्यवस्थापकीय विश्लेषणः

क) कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन रु. ४९४.८७ करोड रहेको छ जुन गत वर्षको सोहि अवधिमा प्राप्त कुल बीमाशुल्क रु. ४१३.२२ करोडको तुलनामा १९.७६ प्रतिशतले बृद्धि भएको हो । कम्पनीले अझैभन्दा बढी समयानुकूल बजार प्रवर्द्धन रणनीति तथा बढ्दो जनचेतनाका कारण व्यवसाय वृद्धिमा सकारात्मक योगदान मिलेको छ । कम्पनीले यस दोस्रो त्रैमासिक अवधिसम्ममा कुल रु. १२४.३५ करोड दावी भुक्तानी गरेको छ । कम्पनीले सकेसम्म छिटो र छरितो तरिकाले बीमितहरुको दावी भुक्तानी गर्ने नीति अवलम्बन गरेको छ । कम्पनीको कुल आम्दानी उत्साहजनक रही तरलताको स्थिति सन्तोषजनक रहेको छ । कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा रु. ३७.८३ अर्ब भरपर्दो एवं सुरक्षित क्षेत्रमा लगानी गर्न सफल भएको छ जुन गत वर्षको सोहि अवधिसम्मको कुल लगानी रु. २८.१६ अर्ब मा ३४.३४ प्रतिशतको बृद्धि हो । विद्यमान वजारमा लगानीको प्रतिफल अति न्यून हुदै गई रहेको अवस्थामा पनि कम्पनीले विगतका वर्षहरुमा उच्च व्याज दरमा दिर्घकालिन लगानी गरेको कारण तथा विभिन्न पब्लिक लिमिटेड कम्पनीको शेयरमा गरेको लगानीबाट प्राप्त उत्तम प्रतिफलका कारण यस अवधिसम्मको औसत प्रतिफल समेत उत्साहजनक रहेको छ ।

कम्पनीको यस त्रैमासिक अवधि सम्ममा विभिन्न जीवन बीमा योजना अन्तर्गत प्राप्त प्रथम बीमाशुल्कको वगैरिका यस अनुसार छ ।



ख) कम्पनीले विद्यमान प्रतिस्पर्धात्मक अवस्थामा समयानुकूल व्यवसायिक योजना र रणनीति अवलम्बन गर्दै आएको छ फलस्वरूप, कम्पनीको व्यवसायिक विस्तारमा तीव्रता तथा बीमितहरुलाई उच्च स्तरीय सेवा दिन लक्ष्य अनुरूप उपलब्धी हासिल गर्दै गएको र बाँकी अवधिमा पनि व्यवसाय तथा सेवा विस्तारमा विशेष ध्यान दिने लक्ष्य लिएको छ ।

ग) विगतको अनुभवबाट कम्पनीको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि देखिएको छैन ।

३) कानूनी कारवाही सम्बन्धी विवरण : नभएको ।

४) संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषणः क) समिक्षा अवधिमा भएको कम्पनीको शेयर कारोबार वास्तविक र यथार्थपरक रहेको पाएका छौं । ख) त्रैमासिक अवधिको शेयर कारोबारको विवरण निम्न बमोजिम रहेको छ ।

अधिकतम मूल्य : रु ४,१४०	न्यूनतम मूल्य : रु. २,५९५	अन्तिम मूल्य : रु. २,८४०	कारोबार संख्या : ३,५२,२०१ कित्ता	कारोबार दिन : ५७ दिन
-------------------------	---------------------------	--------------------------	----------------------------------	----------------------

५) समस्या र चुनौतीः मुलुकमा जीवन बीमा व्यवसायको सम्भावना उच्च रहेकोले जीवन बीमा प्रति आम मानिसमा सकारात्मक भावनाको विकास गर्न जीवन बीमालाई सामाजिक सुरक्षा तथा अनुशासित वचतको माध्यमको रूपमा स्थापित गरि बीमा जागरण अभियान संचालनको खाँचो रहेको छ । अर्थतन्त्रमा दीर्घकालिन लगानीको अवसर न्यून भएकोले परम्परागत लगानीका क्षेत्रहरुमा मात्र लगानी एकिकृत भइरहने हुँदा के न्दिस्त जोखिमको अवस्था रहेको छ । यद्यपि कम्पनीले समयानुकूल व्यवसायिक रणनीतिका कार्यन्वयनद्वारा चुनौतीहरुलाई अवसरमा परिणत गर्दै जानेमा विश्वास लिएको छ ।

६) संस्थागत सुशासनः कम्पनीले पारदर्शिता तथा जवाफदेहितालाई पहिलो प्राथमिकतामा राखी आएको छ । कम्पनीको अहर्निश प्रणालीले आन्तरिक नियन्त्रण प्रणाली चुस्त राख्न सहयोग पुर्याएको छ । कम्पनीले आफ्नो हिसाब किताब सर्वमान्य लेखा सिद्धान्त, नेपाल लेखामान मापदण्ड अनुरूप राख्दै कम्पनीको कारोबारहरुलाई समयमै लेखा परिक्षण गर्दै आएको छ । कम्पनीले आफ्नो आन्तरिक नियन्त्रणलाई सबल बनाउन आन्तरिक लेखा परिक्षकको रूपमा स्वतन्त्र चार्टर्ड एकाउन्टेन्टलाई नियुक्ति गरि प्रत्येक त्रैमासिक अवधिको प्रतिवेदन प्राप्त गरि छलफल पश्चात बीमा समितिमा पठाउने गरिएको छ । कम्पनीले बीमा समिति द्वारा जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिमका प्रावधानहरु कार्यान्वयन गर्दै संस्थागत सुशासन कायम गर्ने तर्फ व्यवस्थापन दृढ रहेको छ ।

७) सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषणः आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।

८) नियम २२ (५) संग सम्बन्धित विशेष घटना वा परिस्थिति सम्बन्धी विवरणः नभएको ।

